

# किराती भाषामा वर्णव्यवस्था

तारामणि राई

उपप्राध्यापक, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

ईमेल : raitaramani@gmail.com

## लेखसार

प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवम् प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि सबैभन्दा बढी ४० ओटासम्म व्यञ्जन वर्ण पाइन्छन् भने सबैभन्दा कम ५ देखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णको व्यवस्था रहेको देखिन्छ । भोट-बर्मेली भाषामा ५ ओटा स्वर वर्णलाई आद्य स्वर मानिन्छ जुन सबै किराती भाषामा समान तहमा पाइन्छन् । त्यसै गरी भोटबर्मेली भाषा परिवारमा आद्य व्यञ्जनका रूपमा १६ ओटा व्यञ्जन छन् जुन सबै किराती भाषामा पाइन्छन् । तर त्यसबाहेक पनि थप वर्णहरू पाइएका छन् । ती मध्ये केही इन्डो-आर्य भाषाको प्रभावका कारण देखिन्छन् भने केही आन्तरिक उत्परिवर्तनबाट पनि वर्णहरू आएका छन् । किराती समूहमा रहेका भाषाको तुलनात्मक एवम् प्रकार्यपरक दृष्टिकोणले विश्लेषण गर्दा केन्द्रीय स्वर भएका र नभएका, अर्धउच्च स्वर भएका र नभएका, निम्न पश्च स्वर भएका र नभएका, दीर्घता भएका र नभएका, अनुनासिकता भएका र नभएका आधारमा सामान्यतः स्वर वर्णलाई हेरिएको छ भने व्यञ्जन वर्णलाई दन्त्य, दन्त्य-वस्त्य, वस्त्य गरी ३ समूहमा विभाजन गर्दै अति कण्ठ्य वर्ण भए-नभएको, अन्तःस्फोटक भए-नभएको, तालव्य भए-नभएका आधार मा किराती भाषामा रहेका वर्णव्यवस्थालाई तुलनात्मक एवम् प्रकार्यपरक सिद्धान्तका आधारमा निष्कर्ष निकालिएको छ ।

**शब्दकुञ्जी :** आद्यरूप, प्रकार्यपरक, व्यञ्जन वर्ण, व्यतिरेक, स्वर वर्ण ।


## विषयपरिचय

किराती भाषा न्हिन्याँ-तिब्बती महाभाषा परिवारअन्तर्गत भोटबर्मेली भाषा परिवारको पूर्वी हिमाली भेगमा बोलिने भाषा हो । मूलतः राई, लिम्बू, कोइँच-सुनुवार र याक्खा समुदायले बोले भाषा किराती समूहभित्र पर्ने भए पनि हायु, बराम, सुरेल, जिरेल, थामी आदिले बोल्ने भाषालाई पनि किराती भाषा नै मानिन्छ (राई, २०७५, पृ. ९८) ।

किराती भाषा नेपालको पूर्वोत्तर भेगमा बोलिन्छन् । सुनकोसीवारि लिखुसम्म कोइँच-सुनुवार भाषाको सघनता रहेको क्षेत्र हो । सुनकोसीदेखि पूर्व अरुणसम्म नै अर्थात् खोटाड, भोजपुर, सोलुखुम्बु, ओखलढुड्गा, उदयपुरलगायत विभिन्न जिल्लाहरू किरात राई समूहका भाषा बोलिने क्षेत्र हुन् । अरुणदेखि पूर्वोत्तर लिम्बू भाषा बोलिने क्षेत्र हुन् । नेपालको सीमानाभन्दा पारि भारतको दर्जिलिङ, सिक्किमलगायत विभिन्न ठाउँहरूमा किराती भाषा फैलिएका छन् । त्यसै गरी रोजगार वा अन्य विभिन्न अवसरका खोजीमा खाडी मुलुक, युरोप, अमेरिका, अस्ट्रेलिया आदि ठाउँहरूमा गएका किराती भाषाका वक्ताहरूले पनि यो भाषा बोल्ने गरेका छन् । नेपालमा बोलिने किराती भाषाको भौगोलिक वितरणलाई तस्विर १ मा समेत प्रस्तुत गरिएको छ ।

### तस्विर १

किराती भाषाको भौगोलिक वितरण



(स्रोत : राई, सन् २०२२)

किराती समूहको यति नै भनेर यकिनसाथ सङ्घर्ष्या निर्धारण हुन सकेको देखिएन । विशेष गरी राईभित्रका भाषाहरूको सङ्घर्ष्यामा यकिन हुन सकेको छैन । वि.सं. २०५८ सालको जनगणनामा २२

ओटा मात्र किरात राई भाषाहरू उल्लेख थियो । वि.सं. २०६८ सालको जनगणनामा आठपहरिया, बेलहरिया र काडुवाली गरी ३ ओटा भाषा थपिएर २५ ओटा भाषा हुन पुग्यो । किरात राई भाषी वक्ताहरूको सङ्घर्ष्याका आधारमा घट्दो क्रममा क्रमशः बान्तावा, चाम्लिङ, कुलुड, थुलुड, साम्पाड, खालिङ, वाम्बुले, बाहिङ/बायुड, नाञ्चिरिङ, याम्फू, दुमी, पुमा, दुडमाली, आठपहरिया, मेवाहाड, लोहोरुड, छिन्ताड, जेरुड, छुलुड, तिलुड, कोयी, बेलहरिया, साम, फाडुवाली, लिङ्खिम देखिन्छ । तर एपिले र अन्य (२०१२) ले तयार गरेको इथ्नोलगको सत्रौं संस्करणले माथि उल्लेखित भाषाहरूका साथसाथै याम्फू (दक्षिण), मुगा, चुक्वा, वालिङ र मेवाहाड (दक्षिण) समेत गरी एकमुष्ठमा ३० ओटा किराती भाषाहरूलाई समेटेको पाइन्छ ।

पछिल्लो वि.सं. २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा किरात राईभित्र रहेका भाषाहरूको विवरणमा २५ ओटा भाषा समेटिएको छ । यद्यपि राई भाषा भनेर १ लाख ४४ हजार ५१२ उल्लेख गरिएको छ, जुन विरोधाभासपूर्ण छ (राई, २०८०, पृ. ३-६) । वास्तवमा राई भाषा नभएर जातिसूचक नाम हो जहाँ २६ ओटा भिन्नभिन्न भाषिक समुदाय रहेको छ । राईबाहेक पनि छुट्टै गरेर बान्तावा (वक्ता सङ्घर्ष्या १,३८,००३), चाम्लिङ (८९,०३७), कुलुड (३७,९१२), थुलुड (२४,४०५), साम्पाड (२१,५९७), खालिङ (१६,५१४), वाम्बुले (१५२८५), बाहिङ/बायुड (१४४४९), याम्फू (१०७४४), नाञ्चिरिङ (९९०६), दुमी (८,६३८) मेवाहाड (७,४२८), पुमा (६,७६३), आठपहरिया (५,५८०), दुडमाली (५,४०३), कोयी (४,१५२), लोहोरुड (३,८८४), जेरो/जेरुड (२,८१७), छिन्ताड (२,५६४), छिलिङ (२,०११), तिलुड (१,९६९), लुङ्खिम (७०२), फाडुवाली (२४७), बेल्हारे (१७७) र साम (१०७) समावेश गरिएका छन् । त्यसै गरी याम्फू/लिम्बूको (३,५०,४३६), सुनुवार (३२,७०८), याक्खा (१४,२४१) रहेका छन् । राईबाहेक १ लाख माथि भएको भाषा बान्तावा मात्र देखिन्छ । घट्दो क्रममा १ लाखदेखि ५० हजारसम्म चाम्लिङ, कुलुड, थुलुड, साम्पाड, खालिङ, वाम्बुले, बाहिङ/बायुड, याम्फू, नाञ्चिरिङ, दुमी, मेवाहाड, पुमा, आठपहरिया गरी १३ ओटा भाषाहरू छन् भने १ हजार भन्दा कम वक्ता सङ्घर्ष्या भएको भाषा ४ ओटा देखिन्छ ।

लेविस र सिमन्स (२००९) ले भाषिक जीवन्तताको स्थितिलाई मापन गर्न बनाएको विधिअनुसार किराती भाषाहरूलाई हेर्दा कुनै पनि भाषा सुरक्षित देखिएनन् (राई, २०७५, पृ. १०१) । सुरक्षित भाषा हुनका लागि १० लाख भन्दा बढी वक्ताको सङ्घर्ष्या हुनुपर्छ । (मोसली, सन् २०१०)

किराती समूहका भाषाहरूमा पाइने वर्णव्यवस्थाका बारेमा भएका पूर्वाध्ययनका रूपमा बाहिङ/बायुड (हज्जन, सन् १८४७-५८), खालिङ (तोबा, सन् १९७९), बान्तावा (राई १९८५), लिम्बू (वाइडार्ट र सुब्बा, सन् १९८५, भ्यान ड्रिम सन् १९८७), दुमी (राई, सन् २०१६), आठपहरिया (एर्वर्ट सन् १९९७, न्यौपाने २०५८), चाम्लिङ (एर्वर्ट, सन् १९९७, राई, सन् २०१२), जेरुड (राई र अन्य, २०७५), सुनुवार-कोइँच (रापचा, सन् २००५), कुलुड (टोल्स्मा सन् २००६), बान्तावा (डुर्नेनबाल, सन् २००९), पुमा (राई र अन्य, २००९), छिन्ताड (पौडेल, सन् २०१५), कोयी (राई, सन् २०१५), दुमी (सन् २०१६), फाडुवाली (राई र राई, २०७०), छिलिङ (राई र राई, २०७०क), राई (२०७५) का साथै न्यौपाने (२०७४) ले गरेको किरात भाषाहरू र नेपाली भाषाको व्यतिरेकी अध्ययन आदिलाई आधार लिइए पनि किराती भाषामा पाइने वर्णव्यवस्थाको तुलनात्मक एवम् प्रकार्यपरक अध्ययन हुन सकेको देखिएन । यही प्राज्ञिक रिक्तता पूर्ति गरिने भएकाले यस लेखको औचित्य र महत्त्व स्पष्ट भएको छ ।

## अध्ययनको विधि

प्रस्तुत लेखसँग सम्बन्धित सामग्री पुस्तकालीय कार्यबाट सङ्कलन गरिएका छन् । अग्रज अध्येयताहरूबाट प्रकाशित किराती वर्णविज्ञानसँग सम्बद्ध पुस्तक, विद्यावारिधि, दर्शनाचार्य र स्नातकोत्तरलगायतका शोधग्रन्थ, अनुसन्धनात्मक लेख, विद्युतीय साधनहरू (वेभसाइट) बाट सङ्कलन गरिएका द्वितीयक सामग्रीहरू नै यस लेखका मूल स्रोत रहेका छन् । वर्ण व्याकरणमा वर्णव्यवस्थाका सन्दर्भमा उल्लेख गरिएका पढ्न्ति, प्रकार र अध्ययनको उद्देश्यसँग सम्बद्ध विभिन्न विद्वान्का अवधारणालाई सैद्धान्तिक अधारका रूपमा लिइएको छ । विशेषगरी तुलनात्मक एवम् प्रकार्यपरक सिद्धान्तको आलोकमा ग्रिनबर्ग (सन् १९६३), गोर्डन (सन् २००७), हेम्यान (सन् २००७), म्याडिसन् (सन् २०१३) लाई आधार मानी किराती भाषामा पाइने वर्णहरूलाई वर्णनात्मक र व्याख्यात्मक विधि अपनाउँदै लेखलाई अन्तिम रूप दिइएको छ ।

## किराती भाषामा वर्णव्यवस्था

संसारमा बोलिने भाषाहरूमध्ये ५६३ ओटा भाषाहरूमा गरिएको वर्णव्यवस्थाको अध्ययनले १ देखि २९ ओटालाई आधार मान्दा क्याम्बोडियाको आन्डोके भाषा सबैभन्दा कम व्यञ्जन वर्ण भएको भाषाका रूपमा पहिचान भएको थियो (म्याडिसन, सन् २०१३) । उक्त भाषामा १० ओटा व्यञ्जन र ९ ओटा स्वर वर्णहरू फेला परेका थिए । सबैभन्दा बढी वर्ण भएको भाषा जर्जियाको उत्तर-पश्चिममा रहेको कक्षेसियनमा बोलिने अबखाज भाषामा ५८ ओटा व्यञ्जन र २ ओटा मात्र स्वर वर्ण फेला परेका थिए । नेपालमा बोलिने किराती समूहका भाषाहरूमा सबैभन्दा बढी ४० ओटासम्म व्यञ्जन वर्ण र १६ ओटासम्म स्वर वर्ण रहेको पाइयो भने सबैभन्दा कम २१ ओटा व्यञ्जन वर्ण र ५ ओटा स्वर वर्ण रहेको पाइयो ।

## स्वर वर्ण

किराती समूहका भाषामा रहेका स्वर वर्णहरूको सूचीलाई तालिका १ मा प्रस्तुत गरिएको छ, भने स्वर वर्णको पूर्ण विवरणको सूचीलाई परिशिष्ट १ मा प्रस्तुत गरिएको छ ।

### तालिका १

किराती समूहका भाषाहरूमा स्वर वर्णहरूको सङ्ख्या

क्र.सं.	भाषा	स्वर वर्ण	क्र.सं.	भाषा	स्वर वर्ण
१.	आठपहरिया	५	१५.	फाड्दुवाली	७
२.	कुलुड	१२	१६.	बान्तावा	७
३.	कोयी	१२	१७.	बायुड	१०
४.	खालिड	१६	१८.	बेल्हरे	९
५.	चाम्लिड	६	१९.	मेवाहाड	६
६.	छिन्ताड	८	२०.	लुङ्गिम	६
७.	छिलिड	६	२१.	लोहोरुड	६
८.	जेरुड	६	२२.	वाम्बुले	९

९.	तिलुड	६	२३.	याम्फू	१२
१०.	थुलुड	८	२४.	साम्पाड	१२
११.	दुडमाली	६	२५.	लिम्बू	१३
१२.	दुमी	१४	२६.	कोइँच-सुनुवार	९
१३.	नाछिरिड	७	२७.	याक्खा	५
१४.	पुमा	७			

तालिका १ मा हेर्दा सबैभन्दा कम आठपरिहया र याक्खामा ५-५ ओटा स्वर वर्ण रहेको देखिन्छ, भने सबैभन्दा बढी खालिड भाषामा १६ ओटा स्वर वर्ण पाइन्छ। किराती समूहभित्र रहेका भाषाहरूको स्वर वर्णको सारांशलाई तालिका २ मा हेर्न सकिन्छ।

## तालिका २

किराती समूहका भाषामा रहेका स्वर वर्णको सारांश

क्र.सं.	स्वर वर्णको सङ्ख्या	भाषा
१.	५ ओटा स्वर वर्ण भएको	आठपहरिया र याक्खा
२.	६ ओटा स्वर वर्ण भएको	चाम्लिड, छिलिड, दुडमाली, जेरुड, लोहोरुड, पुमा, मेवाहाड, तिलुड र लुडिखिम
३.	७ ओटा स्वर वर्ण भएको	बान्तावा, नाछिरिड, फाडुवाली
४.	८ ओटा स्वर वर्ण भएको	थुलुड
५.	९ ओटा स्वर वर्ण भएको	बेल्हारे, छिन्ताड
६.	१० ओटा स्वर वर्ण भएको	बायुड, वाम्बुले
७.	१२ ओटा स्वर वर्ण भएको	कोयी, कुलुड, साम्पाड र याम्फू
८.	१३ ओटा स्वर वर्ण भएको	लिम्बू
९.	१४ ओटा स्वर वर्ण भएको	दुमी
१०.	१६ ओटा स्वर वर्ण भएको	खालिड

तालिका २ मा हेर्दा ५ ओटा वर्ण भएको सूचीभित्र आठपहरिया र याक्खा दुईओटा भाषा देखिन्छन्। ६ ओटा स्वर वर्ण भएका भाषामा चाम्लिड, छिलिड, दुडमाली, जेरुड, लोहोरुड, पुमा, मेवाहाड, तिलुड र लुडिखिम पर्दछन् भने ७ ओटा स्वर वर्ण भएका भाषाका सूचीमा बान्तावा, नाछिरिड, फाडुवाली पर्दछन्। थुलुड ८ ओटा स्वर वर्ण भएको भाषा हो। ९ ओटा स्वर वर्ण भएका भाषामा बेल्हारे र छिन्ताड पर्दछन्। त्यसै गरी १० ओटा स्वर वर्ण भएका भाषाका सूचीमा बायुड र वाम्बुले, १२ ओटा स्वर वर्ण भएका भाषामा कोयी, कुलुड, साम्पाड र याम्फू पर्दछन्। १४ ओटा स्वर वर्ण भएका भाषाका सूचीमा दुमी र सबैभन्दा बढी १६ ओटा स्वर वर्ण भएका भाषाको सूचीमा खालिड भाषा देखिन्छ।

कुनै पनि भाषा वा भाषा परिवारको सबैभन्दा पुरानो वा आद्यरूपका लागि पुनर्संरचना गर्ने प्रचलन छ। यो ऐतिहासिक भाषाविज्ञानको विषयक्षेत्र हो। यसअनुसार भोट-बर्मेली भाषामा \*आ, ओ, उ, इ, र ए गरी पाँचओटा स्वर वर्णलाई आद्य स्वर मानिएको छ (बेनेडिक्ट, १९७२, पृ. ५७-५८)। भोटबर्मेली भाषामा आद्यरूप मानिने पाँचओटा स्वर वर्णलाई तालिका ३ मा प्रस्तुत गरिएको छ।

## तालिका ३

भोट-बर्मेली आद्य स्वर

	अग्र	केन्द्रीय	पश्च
उच्च	*इ		*उ
अर्धउच्च	*ए		*ओ
अर्धनिम्न			
निम्न		*आ	

(स्रोत : बेनेडिक्ट, सन् १९७२, पृ. ५७-५८)

किराती समूहका भाषामा सबैभन्दा कम ५ ओटादेखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णहरू फेला परेका छन्। तिब्बती-बर्मेली भाषामा प्राग् वा आद्य स्वरका रूपमा \*आ, ओ, उ, इ, ए रहेकामा सबै किराती समूहका भाषामा यी स्वर वर्णहरू साभा रूपमा भेटिन्छन्।

आठपहरिया र याक्खाबाहेक अन्य किराती भाषामा पश्च निम्न वा केन्द्रीय निम्न/अ/, /अ/ आएको पाइन्छ (केन्द्रीय स्वरका लागि अक्षका विचमा तेर्सों धर्कोले काटिएका छन्, जस्तै: /अ/, /इ/ आदि)। यो स्वर वर्णको छिन्ताड, दुमी, कोयी, कुलुड, साम्पाड भाषामा व्यतिरेकी नै पाइन्छ। त्यसै गरी बायुड, लिम्बू, लोहोरुड भाषामा अर्धउच्च र अर्धनिम्न अगोलित/ए/, /ए./ मा व्यतिरेकी पाइन्छन्।

किराती समूहका सबै भाषामा प्राकृतिब्बती बर्मेलीअनुरूप अग्रउच्च र अर्धउच्च अगोलित/इ/, /ए/, पश्च गोलित /उ/, /ओ/ तथा केन्द्रीय स्वर /आ/ पाइन्छन्। बान्तावा, दुमी, लिम्बू, नाल्हिरिड, फाङ्दुवाली जस्ता भाषामा केन्द्रीय उच्च गोलित/इ/ पाइएका छन् भने उच्च केन्द्रीय अगोलित /उ/ स्वर वर्ण छिन्ताड, बायुड र खालिडमा पाइन्छन्। अनुनासिकता पुमा, चाम्लिड, कोयी जस्ता केही भाषामा पूर्ण र अन्यमा आंशिक रूपमा देखिन्छन्।

इन्डोआर्य प्रभाव वा अन्य भाषाको सम्पर्कका कारण पनि तिब्बती-बर्मेली भाषामा केही थप वर्णहरू आएका छन्, उदाहरणका रूपमा पश्च स्वर/आ/ नेपाली भाषाको प्रभाव मानिन्छ (राई, २०१२, पृ. ३५-३६)।

## व्यञ्जन वर्ण

किराती भाषामा के कति सङ्ख्यामा वर्णहरू छन् भन्ने कुरालाई तालिका ४ मा प्रस्तुत गरिएको छ, भने वर्णमालाको सूची परिशिष्टमा समावेश गरिएको छ।

## तालिका ४

किराती समूहका भाषाहरूमा व्यञ्जन वर्णहरूको सङ्ख्या

क्र.सं.	भाषा	व्यञ्जन वर्ण	क्र.सं.	भाषा	व्यञ्जन वर्ण
१.	आठपहरिया	२६	१५.	फाङ्दुवाली	२३
२.	कुलुड	२१	१६.	बान्तावा	३२
३.	कोयी	२६	१७.	बायुड	२७
४.	खालिड	२६	१८.	बेल्हारे	२६

५.	चाम्लिड	४०	१९.	मेवाहाड	२६
६.	छिन्ताड	२५	२०.	लुड्खिम	२६
७.	छिलिड	२५	२१.	लोहोरुड	२६
८.	जेरुड	३२	२२.	वाम्बुले	३२
९.	तिलुड	२६	२३.	याम्फू	२२
१०.	थुलुड	२२	२४.	साम्पाड	२९
११.	दुड्माली	२३	२५.	लिम्बू	२७
१२.	दुमी	२६	२६.	सुनुवार	२७
१३.	नाछिरिड	२६	२७.	याक्खा	३०
१४.	पुमा	३२			

तालिका ४ मा देखिएकै किराती समूहका भाषामा वर्ण सङ्ख्या फरकफरक देखिन्छ । चाम्लिड भाषामा सबैभन्दा व्यञ्जन वर्णको सङ्ख्या नै ४० देखिन्छ भने सबैभन्दा कम कुलुड भाषामा २१ ओटा व्यञ्जन वर्ण रहेको पाइन्छ । यसरी पाइएका वर्णलाई अभ व्यवस्थित र क्रमागत सारांशलाई तालिका ५ मा हेर्न सकिन्छ ।

#### तालिका ५

व्यञ्जन वर्णको सङ्ख्याका आधारमा भाषा

	व्यञ्जन वर्णको सङ्ख्या	भाषा
१.	२१ व्यञ्जन वर्ण भएको	कुलुड
२.	२२ व्यञ्जन वर्ण भएको	आठपहरिया, थुलुड, याम्फू
३.	२३ व्यञ्जन वर्ण भएको	दुड्माली, फाडुदुवाली
४.	२५ व्यञ्जन वर्ण भएको	छिलिड, छिन्ताड
५.	२६ व्यञ्जन वर्ण भएको	बेल्हारे, नाछिरिड, दुमी, कोयी, खालिड, मेवाहाड, लोहोरुड, लुड्खिम, तिलुड
६.	२७ व्यञ्जन वर्ण भएको	बायुड, लिम्बू, कोइँच-सुनुवार
७.	२९ व्यञ्जन वर्ण भएको	साम्पाड
८.	३० व्यञ्जन वर्ण भएको	याक्खा
९.	३२ व्यञ्जन वर्ण भएको	बान्तावा, जेरुड, पुमा, वाम्बुले
१०.	४० व्यञ्जन वर्ण भएको	चाम्लिड

तालिका ५ मा उल्लेख भएकै २१ ओटा व्यञ्जन वर्ण भएको भाषामा कुलुड, २२ ओटा व्यञ्जन वर्ण भएका भाषामा आठपहरिया, थुलुड, याम्फू, २३ ओटा व्यञ्जन वर्ण भएका भाषामा दुड्माली, फाडुदुवाली पर्दछन् । त्यसै गरी २५ व्यञ्जन वर्ण भएका भाषामा छिलिड, छिन्ताड, २६ ओटा व्यञ्जन वर्ण भएका भाषामा बेल्हारे, नाछिरिड, दुमी, कोयी, खालिड, मेवाहाड, लोहोरुड, लुड्खिम, तिलुड पर्दछन् । बायुड, लिम्बू, कोइँच-सुनुवार २७ ओटा व्यञ्जन वर्ण भएका भाषा हुन् । २९ ओटा व्यञ्जन वर्ण भएको भाषाभित्र साम्पाड पर्छ भने ३० ओटा व्यञ्जन वर्ण भएको भाषाभित्र याक्खा भाषा पर्छ । बान्तावा,

जेरुड, पुमा, वाम्बुले जस्ता भाषामा ३२ व्यञ्जन वर्ण पाइन्छन् भने सबैभन्दा बढी ४० ओटा व्यञ्जन वर्ण भएको भाषा चाम्लिङ्ग हो ।

भोट-बर्मेली भाषामा \*ग्, क्, ङ्, द्, त्, न्, स्, ज्, ह्, र्, ल्, व्, प्, म्, व्, र् य् गरी १६ ओटा व्यञ्जन वर्णलाई आद्य व्यञ्जन वर्ण मानिएको छ (बेनेडिक्ट १९७२ पृ. १३)। भोट-बर्मेली भाषामा रहेको आद्य व्यञ्जनलाई तालिका ६ मा प्रस्तुत गरिएको छ ।

### तालिका ६

भोट-बर्मेली आद्य व्यञ्जन वर्ण

	ओष्ठ्य	दन्त्य	वर्त्स्य	तालव्य	कण्ठ्य	अति कण्ठ्य
<b>स्पर्शी</b> अघोष सघोष	*प् *ब्	*त् *द्			*क् *ग्	
<b>स्पर्श-सङ्घर्षी</b> अघोष सघोष			*ज्			
<b>सङ्घर्षी</b> अघोष सघोष			*स्			*ह्
<b>नासिक्य</b>	*म्		*न्		*ङ्	
<b>प्रक्रिय्यत</b>			*र्			
<b>पारिषर्वक</b>			*ल्			
<b>अर्धस्वर</b>	*व्			*य्		

(स्रोत : बेनेडिक्ट, सन् १९७२, म्याटिसफ, सन् २००३, पृ. १५)

किराती समूहका भाषामा सामान्यतः उच्चारण स्थान, प्रयत्न, घोषत्व र प्राणत्वका चार आयाममा व्यतिरेकी देखिन्छन् । उच्चारण स्थानका आधारमा सामान्यतः ओष्ठ्य, दन्त्य, वर्त्स्य, तालव्य, कण्ठ्य, अति कण्ठ्य (स्वरयन्त्रमुखी)लगायत अन्तःस्फोटक जस्ता व्यञ्जन वर्णहरू पाइन्छन् ।

किराती समूहभित्र दन्त्य वर्ण /त्/, /थ्/, /द्/ र /ध्/ भएको तर वर्त्स्य /ट्/, /ठ्/ र /ङ्/, /द्/ वर्ण नभएको र दन्त्य र वर्त्स्य दुवै किसिमका वर्ण भएका भाषाहरू पाइन्छन् । वर्त्स्य विशेषता भएका भाषाहरू मात्रै पनि पाइन्छन् । वर्त्स्य विशेषता भएका भाषामा आठपहरिया, बान्तावा, बेल्हारे, चाम्लिङ्ग, छिन्ताड, छिलिड, दुड्माली, जेरुड, कोइँच-सुनुवार, खालिड, लोहोरुड, मेवाहाड, नाछिरिड, पुमा, फाड्दुवाली, साम्पाड, तिलुड, वाम्बुले याक्खा र याम्फूमा देखिन्छन् भने दन्त्य वर्ण भएका भाषामा लुड्खिम, मेवाहाड, कोरी, थुलुड देखिन्छन् । दन्त्य र वर्त्स्य दुवै किसिमका वर्ण भएका भाषामा बायुड, दुमी र लिम्बू पर्दछन् । औसत रूपमा किराती समूहका भाषामा दन्त्य र वर्त्स्य बिच व्यतिरेकी पाइदैन ।

राई (सन् २०१२) ले गरेको चाम्लिङ्गको एउटा मात्र भाषिक भेदलाई मात्र समावेश गरेर गरेका अध्ययनमा चाम्लिङ्गभित्र रहेका तीनओटा भेदहरूमध्ये खोटाड साकेला भाषिका छुट्न पुगेको छ जसले

गर्दा दन्त्य वर्ण विशेषता भएको भौगोलिक भेद नै छुट्न पुगेको छ । बान्तावामा पनि दुर्नेनबाल (सन् २००९)ले गरेको बान्तावा भाषाको अध्ययनमा वर्त्स्य वर्ण देखिए पनि आम्चोक वा दिल्या आदि बान्तावाका अन्य भाषिक भेदमा दन्त्य वर्ण पनि पाइन्छन् । किराती भाषाहरूमा दन्त्यबाट क्रमशः दन्त्य-वर्त्स्य हुँदै वर्त्स्य वर्णमा उत्परिवर्तन भएको देखिन्छ । यसले किराती भाषाहरू मूलतः दन्त्य विशेषता भएका भाषा हुन् तर कालान्तरमा वर्त्स्य वर्णमा रूपान्तरण हुन पुगेको देखिन्छ जुन कुरा आद्य भोटबर्मेली भाषामा समेत देखिन्छ । दुर्नेनबाल (सन् २००९) ले बान्तावा तथा राई र राई (२०७१) ले फाङ्दुवाली भाषामा वर्त्स्य वर्णलाई मूर्धन्य वर्णका रूपमा सूचीकृत गरेका छन् । यो वास्तवमा किराती भाषा वा भोटबर्मेली भाषाको मौलिक विशेषता नभई इन्डोआर्य भाषाको प्रभाव हो ।

कोइँच-सुनुवार, कुलुड, लोहोरुड, फाङ्दुवाली भाषामा ओष्ठ्यको लघुतम युग्म नपाइएकाले/भ्/ व्यञ्जनलाई समावेश गरेको देखिएैन । अन्य आठपहरिया, थुलुड, याम्फू दुडमाली, फाङ्दुवाली, छिलिड, छिन्ताड, बेल्हारे, नाछिरिड, दुमी, कोयी, खालिड, मेवाहाड, लुड्खिम, तिलुड, बाहिड/बायुड, लिम्बू साम्पाड, याक्खा, बान्तावा, जेरुड, पुमा, वाम्बुले र चाम्पिलड भाषामा पाइन्छन् ।

तालव्य स्थानिक व्यञ्जन वर्णका रूपमा कोइँच-सुनुवार भाषामा मात्र/च्/ र /श्/ आएको पाइन्छ जुन कुरा अपवाद हो (न्यौपाने, २०७४) । अन्य कुनै पनि किराती भाषामा/य्/ बाहेक अन्य व्यञ्जन वर्ण तालव्यका रूपमा आएको देखिएैन । चाम्पिलड र पुमा भाषामा मात्र अनुनासिकता नभएर प्रक्रमित र पार्श्वकमा समेत प्राणत्व विभेदक देखिन्छन् ।

अधिकांश किराती भाषाहरूमा अति कण्ठ्य वा स्वरयन्त्रमुखी ध्वनि पाइन्छन् । कण्ठ्य ध्वनि भएका भाषाहरूमा आठपहरिया, कुलुड, खालिड, थुलुड, कोयी, दुमी, जेरुड, मेवाहाड, नाछिरिड, पुमा, बेल्हारे, लुड्खिम, लोहोरुड, वाम्बुले, याम्फू र फाङ्दुवाली जस्ता भाषाहरू पर्दछन् । तर बान्तावा, चाम्पिलड, तिलुड, छिलिड, दुडमाली, बायुड, साम्पाड जस्ता भाषाहरूमा अति कण्ठ्य वर्ण पाइन्दैनन् । वाम्बुले, बायुड र जेरुड, कोइँच-सुनुवार भाषामा अन्तःस्फोटक वर्ण पाइन्छन् जुन विरलै विशेषता भएको भाषाका रूपमा लिइन्छ ।

## निष्कर्ष

किराती समूहका भाषामा सबैभन्दा कम २१ देखि ४० ओटासम्म व्यञ्जन वर्णको व्यवस्था देखिन्छ, भने सबैभन्दा कम ५ देखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णको व्यवस्था रहेको पाइन्छ । भोट-बर्मेली भाषामा \*आ, ओ, उ, इ, र ए गरी ५ ओटा आद्य स्वर मानिएकामा यी स्वर वर्णहरू सबै किराती भाषाले साभा गरेका छन् । आद्य स्वर बराबरी भएको भाषाभित्र आठपहरिया र याक्खा आउँछन् । यसबाहेक अन्य किराती भाषामा पश्च वा केन्त्रीय/अ/, /अ/ आएको देखिन्छ । त्यसै गरी बायुड, लिम्बू, लोहोरुड भाषामा अर्धउच्च र अर्धनिम्न अगोलित/ए/, /ए./मा व्यतिरेकी पाइन्छन् । इन्डोआर्य भाषाको प्रभाव वा अन्य भाषाको सम्पर्कका कारण पनि भोट-बर्मेली भाषामा केही थप निम्न पश्च स्वरका रूपमा/आ/ वर्ण आएको देखिन्छ । त्यसै गरी दन्त्य वर्ण मात्र भएको, वर्त्स्य वर्ण मात्र भएको र दन्त्य र वर्त्स्य दुवै किसिमका वर्णहरू भएका भाषाहरू पाइन्छन् । वर्त्स्य विशेषता भएका भाषामा आठपहरिया, बान्तावा, बेल्हारे, चाम्पिलड, छिन्ताड, दुडमाली, जेरुड, कोइँच-सुनुवार, खालिड, लोहोरुड, मेवाहाड, नाछिरिड, पुमा, फाङ्दुवाली, साम्पाड, तिलुड, वाम्बुले याक्खा र याम्फूमा देखिन्छन् ।

भने दन्त्य वर्ण भएका भाषामा लुङ्गिम, मेवाहाड, कोयी, थुलुडमा देखिन्छन् । दन्त्य र वत्स्य दुवै किसिमका वर्ण भएका भाषामा बायुड, दुमी र लिम्बूमा पाइन्छ । औसत रूपमा किराती समूहका भाषाहरूमा दन्त्य र वत्स्य बिच व्यतिरेकी पाइँदैन । तालव्य स्थानिक व्यञ्जन वर्णका रूपमा कोइँच-सुनुवार भाषामा मात्र/च/ र/श/ आएको पाइन्छ जुन अन्य कुनै पनि किराती भाषामा/य/ बाहेक अन्य तालव्यस्थानिक व्यञ्जन वर्णका रूपमा आएको देखिँदैन । अधिकांश किराती भाषामा अति कण्ठ्य ध्वनि पाइन्छन् । अति कण्ठ्य ध्वनि भएका भाषामा आठपहरिया, कुलुड, खालिड, थुलुड, कोयी, दुमी, जेरुड, मेवाहाड, नाञ्चिरिड, पुमा, बेल्हारे, लुङ्गिम, लोहोरुड, वाम्बुले, याम्फू र फाङ्गुवाली जस्ता भाषाहरू पर्दछन् । नेपालमा मात्रै नभएर दशिण एसियामा नै दुर्लभ मानिने अन्तःस्फोटक ध्वनि चाहिँ वाम्बुले, बायुड र जेरुड, कोइँच-सुनुवार भाषामा पाइएका छन् ।

### चिह्न वा सङ्केत

*	= आद्यरूपका लागि प्रयोग भएको चिह्न वा सङ्केत
/ /	= वर्णलाई उल्लेख गर्न प्रयोग भएको सङ्केत
/ए./	= अर्ध निम्न स्वर जसमा ( . ) मा थोप्लो दिइएको
/उ./	= उच्च अगोलित केन्द्रीय स्वर
आ	= केन्द्रीय निम्न स्वर
:	= स्वर दीर्घता
?	= अति कण्ठ्य वा स्वरयन्त्रमुखी
/b/, /d/, /g/	= अन्तःस्फोटक
र.	= ताडित

### सन्दर्भ सामग्रीसूची

- काइँला, बैरागी (सम्पा.) (२०६७). लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश. नेपाल प्रज्ञा-प्रतिष्ठान ।  
 केन्द्रीय तथ्याङ्क विभाग (२०५८). नेपालको राष्ट्रिय जनगणना २०५८. नेपाल सरकार ।  
 केन्द्रीय तथ्याङ्क विभाग (२०६८). नेपालको राष्ट्रिय जनगणना २०६८. नेपाल सरकार ।  
 न्यौपाने, टंकप्रसाद (२०५८). आठपहरिया राईको भाषिक अध्ययन. मानविकी तथा सामाजिक शास्त्र डिनको कार्यालय त्रि.वि. (अप्रकाशित विद्यावारिधि शोधग्रन्थ) ।  
 न्यौपाने, टंकप्रसाद (२०७४). किरात भाषाहरू र नेपाली भाषाको व्यतिरेकी अध्ययन. नेपाल प्रज्ञा प्रतिष्ठान ।  
 पोखरेल, माधवप्रसाद (२०५९). 'चाम्लिड भाषाको वर्ण'. चाम्लिड अर्धवार्षिक पत्रिका. अङ्क ११, पृ. ७५ ।  
 पोखरेल, माधवप्रसाद (२०६९). लोहोरुड भाषाको वर्ण पहिचान. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।  
 पोखरेल, माधवप्रसाद (२०७४). याक्खा भाषाको वर्ण पहिचान. भाषा आयोगमा प्रस्तुत प्रतिवेदन ।  
 पोखरेल, माधवप्रसाद र राई, तारामणि (२०७६). लुङ्गिम भाषाको वर्ण पहिचान. भाषा आयोगमा प्रस्तुत प्रतिवेदन ।  
 राई, तारामणि (२०७५). 'किराती भाषामा आलेखन : स्थिति र चुनौती'. निष्पुड, अङ्क ३६, पृ. ९८-१०५ ।  
 राई, तारामणि (२०७५क). 'थुलुड भाषाको वर्ण पहिचान'. थुलुड, अङ्क १, पृ. १-९ ।

- राई, तारामणि (२०७५). 'नाथ्विरिड भाषाको वर्ण पहिचान'. किरात रदु नाथ्विरिड साखाम केन्द्र।
- राई, तारामणि (२०८०). 'जनगणनाको तथ्याङ्कमा राई भाषा कसरी आयो?'. इक लिब्जुभुम्जु. अड्क १, पूर्णाङ्क २०, पृ. ३-६।
- राई, तारामणि, राई, कैलाश कुमार र जेरुड, नैन सेटाल्चो (२०७५). जेरुड भाषाको वर्ण पहिचान. भाषा आयोगमा प्रस्तुत प्रतिवेदन।
- राई, नानुमति (२०७०). साम्पाड भाषाको वर्णमाला. किरात राई साम्पाड जुम्लेखा।
- राई, निराजन (२०७२). दुड्माली व्याकरण. किरात राई दुड्माली भाषा संस्कृति संक्षण मञ्च।
- राई, पदम र राई, तेजमाया (२०७०). छ्विलिङ भाषाको वर्ण निर्धारण. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्रस्तुत प्रतिवेदन।
- राई, पदम र राई, तेजमाया (२०७०क). फाहुद्वाली भाषाको वर्ण निर्धारण. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्रस्तुत प्रतिवेदन।
- राई, पदम र राई, तेजमाया (२०७१). तिलुड भाषाको वर्ण निर्धारण. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्रस्तुत प्रतिवेदन।
- राई, विष्णु एस., राई, श्रीकुमार पुमा, गौतम, नारायणप्रसाद, शाकोब, डियाना, सविने गुयेन्थेर, राई, अर्जुन, चिन्तन, गणेश पुमा, ग्यान्सले, मार्टिन, पेटियु, जुडी र बिकेल, बाल्याजर (सन् २००९). पुमा शब्दकोश एवम् व्याकरण. किरात पुमा राई तुखाबाङ्खाला।
- रापचा, लाल-श्याँकारेलु, यालुङ्घा, वाग्-आयाग्यामी र तुम्याहाड, अमर (सन् २००९). इन्डो-नेपाल किराती भाषाहरू विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू. किरातविज्ञान अध्ययन संस्थान, नेपाल।
- राष्ट्रिय तथ्याङ्क कार्यालय (२०७८). नेपालको राष्ट्रिय जनगणना २०७८. नेपाल सरकार।
- Allen, N. J. (1975). *Sketch of Thulung grammar*. Cornell University.
- Banjade, G., Regmi, B.N., Rai, G. and Rai, T. (2004). *A Basic Mewahang-Nepali-English Dictionary*. Report. National foundation for Indigenous Nationalities.
- Benedict, P. (1972). *Sino-Tibetan: A Conspectus*. Cambridge University Press.
- Bickel, B. (1976). *Aspect, Mood and Tribe in Belhare: Studies in the Semantics-Pragmatics Interface of Himalayan Languages*. University of Zurich.
- Borchers, D. (2008). *A grammar of Sunwar: descriptive grammar, paradigms, texts and glossary*. Brill.
- Doornenbal, M. A. (2009). *A Grammar of Bantawa. Grammar, paradigm tables, glossary and texts of the Rai language of Eastern Nepal*. LOT Publications.
- Eppele, M. J., Lewis, P., Regmi, D.R. and Yadava, Y.P. (eds.).(2012). *Ethnologue: Languages of Nepal*. Central Department of Linguistics and SIL International.
- Gordon, M.(2016). *Phonological Typology*. Oxford University Press.
- Greenberg, J.H . (1963). *Universals of Language*. MIT, Cambdrige.

- Gussenhoven, C. and Jacobs, H. (2011). *Understanding phonology*, 3rd ed. Hodder Education, London.
- Hayman, L. (2007). “Where’s phonology in typology?”. *Linguistic Typology*. 11(2007) pp. 265–271
- Hodgson, B. H. (1847). ‘On the aborigins of the sub-Himalayas’, *Journal of the Asiatic Society of Bengal* Vol. Xvi. Part ii. 1235 and ff (Reprinted in selections from the records of the government of Bengal, No. xxvii. Calcutta.1857. Another reprint, under the title ‘On the Aborigins of the Himalay’, in Hodgson’s essays on the Languages, literature, and Religeon of Nepal and Tibet. London, 1874, Part ii, pp.29 and ff].
- Hodgson, B. H. (1857). ‘Comparative Vocabulary of the Languages of the broken Tribes of Nepal’, in *Journal of the Asiatic Society of Bengal*, Vol. xxvii: 333-371 and ff. Reprinted in Miscellaneous Essays relating to Indian Subjects. Vol.i, London, 1880:194 and ff.
- Lewis, M. P. and Simons, G. F.(2010). ‘Assessing Endangerment: Expanding Fishman’s GIDS’. *Revue Romaine de Linguistique*. pp. 55. 103-120.
- Maddieson. I.(2013).’Consonant Inventories’. In: Dryer, Matthew S. & Haspelmath, Martin(eds.)WALSOnline(v2020.3)[Dataset].nodo.<https://doi.org/10.5281/zenodo.7385533> (Available online at <http://wals.info/chapter/1>, Accessed on 2023-07-20.)
- Maddieson, I. (2008). ‘Vowel Quality Inventories’. In Martin Haspelmath, Matthew S. Dryer, David Gil and Bernard Comrie. (eds.) pp. 2-4.
- Matisoff, J. A. (2003). *Handbook of Proto Tibeto-Burman: System and Philosophy of Sino-Tibetan Reconstruction*. University of California Press.
- Moseley, C. (ed.). (2010). *Atlas of the World’s languages in danger*. 3rd edn. UNESCO Publishing.
- Opgenort, J.R. (2004).*A Grammar of Wambule.Grammar, Lexicon, Texts and cultural survey of a Kiranti Tribe of Eastern Nepal*. Brill’s Tibetan Studies Library, Languages of the greater Himalayan Region, 5/2. Koninklijke Brill.
- Paudyal, N. P. (2015). *Aspects of Chintang Syntax*. Ph.D. Dissertation, Zürich.
- Rai, N.M. (2016). *A Grammar of Dumi*. PhD Dissertation. Tribhuvan University, Nepal.
- Rai, N.K. (1985). *A Descriptive Study of Bantawa*. PhD Diss., Deccan College, University of Pune, Maharastra.
- Rai, T. M. (2015). *A Grammar of Koyee*. PhD Dissertation. Tribhuvan University, Nepal.
- Rai, T. M. (2022). *Clusivity in the Kirati Languages: A Typological Study*. Mini-Research Report. Research Directorate, Rector’s Office, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal.

- Rai, V.S. (2012). *A Grammar of Chamling*. PhD Dissertation. Universitat Bern, Switzerland.
- Rapacha, L.B. (2008). *Kiranti-Bayung Grammar, Texts and Lexicon*. SIRF, SNV.
- Rutgers, R.(1998). *Yamphu: grammar, texts and lexicon*. CNWS Publications.
- Tolsma, G.J. (2006). *A grammar of Kulung*. Brill.
- van Driem, G.(1987). *A Grammar of Limbu*. Mouton de Gruyter.
- Widert, A & B. Subba. (1985). *Concise Limbu Grammar and Dictionary*. Lobster Publication.

## परिशिष्ट १

देवनागरी लिपिमा उपलब्ध हुन नसेकका सङ्केतका लागि अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालामा पाइने सङ्केतको नै प्रयोग गरिएको छ, जस्तै: / (अति कण्ठ्य), /b/, /d/ (अन्तःस्फोटक), त्यसै गरी दीर्घताका लागि (:) , अर्धउच्च संवृत र अगोलितका लागि तल थोप्ला (.) को प्रयोग गरिएको छ ।

### १. आठपहरिया

#### अ) व्यञ्जन

क्	(ख्)	ग्	(घ्)	ङ्
च्	(छ्)	ज्	झ्	
त्	(थ्)	द्	(ध्)	न्
प्	(फ्)	ब्	(भ्)	म्
य्	र्	ल्	व्	स्
ह्	?			

#### आ) स्वर

आ	इ	उ	ए	ओ
---	---	---	---	---

(स्रोत : न्यौपाने, २०५८))

### २. कुलुड

#### अ) व्यञ्जन

क्	(ख्)	ग्	ङ्
च्	(छ्)	ज्	
त्	(थ्)	द्	न्
प्	(फ्)	ब्	म्
य्	र्	ल्	व्
ह्	?		

#### आ) स्वर

अ	आ	इ	उ	ए	ओ
---	---	---	---	---	---

(स्रोत : टोल्स्मा, १९९७, पृ. ३०)

### ३. कोयी

#### अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ङ्
च्	छ्	ज्	झ्	
त्	थ्	द्	ধ্	ন্
প্	ফ্	ব্	ভ্	ম্
য্	র্	ল্	ব্	স্
হ্	?			

#### आ) स्वर

অ/অঃ	আ/আঃ	ই/ইঃ
------	------	------

उ/उः

ए/एः

ओ/ओः

(स्रोत : राई र बुढाथोकी, सन् २००८ र राई, २०१५,

पृ. ३०)

#### ४. खालिड

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ड्
च्	छ्	ज्	झ्	ड़्
त्	थ्	द्	ধ্	ন्
ट्	ঠ্			
প্	ফ্	ব্	ম্	
য্	ৰ্	ল্	স্	
হ্	ৱ্			

आ) स्वर

अ आ इ उ ए ए े ओ

(स्रोत : पोखरेल, २०६९)

#### ५. चाम्लिड

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্	ড়্
চ্	ছ্	জ্	ঝ্		
ট্	ঠ্	ড্	ঢ্		
ত্	থ্	দ্	ধ্		
ত্	থ্	ব্	ন্		
প্	ফ্	ব্	ম্		
য্	ৰ্	র্	হ্		
ল্	ল্				
ব্	হ্				
স্					
হ্					

आ) स्वर

অ আ ই উ এ ও

(स्रोत : पोखरेल, २०५९, पृ. ७५)

#### ६. छिन्ताड

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্
চ্	ছ্	জ্	ঝ্	
ট্	ঠ্	ড্	ঢ্	

ਪ	ਫ	ਬ	ਮ
ਧ	ਰ	ਲ	ਸ
ਤ			

ਆ) ਸ਼ਵਰ

ਅ/ਅ:	ਆ	ਇ	ਤ	ਤ?	ਏ	ਓ
						(ਸੋਤ : ਪੌਡਯਾਲ, ੨੦੧੫)

### ੭. ਛਿਲੜ

ਅ) ਵਾਚਨ

ਕ	ਖ	ਗ	(ਘ)	ਡ
ਚ	ਛ	ਜ	ਭ	
ਟ	ਠ	ਡ	ਵ	
ਤ				ਨ
ਪ	ਫ	ਬ	(ਮ)	ਮ
ਧ	ਰ	ਲ	ਵ	ਸ
ਤ				

ਆ) ਸ਼ਵਰ

ਅ	ਆ	ਇ	ਤ	ਏ	ਓ
---	---	---	---	---	---

(ਸੋਤ : ਰਾਈ, ੨੦੭੦)

### ੮. ਜੇਰੂਡ

ਅ) ਵਾਚਨ

ਕ	ਖ	ਗ	ਘ	ਡ
ਚ	ਛ	ਜ	ਭ	
ਟ	ਠ	ਡ	ਵ	
ਤ	ਥ	ਦ	ਧ	ਨ
ਪ	ਫ	ਬ	ਭ	ਮ
ਧ	ਰ	ਲ	ਵ	ਸ
ਤ				

ਆ) ਸ਼ਵਰ

ਅ	ਆ	ਇ	ਤ	ਏ	ਓ
---	---	---	---	---	---

(ਸੋਤ : ਰਾਈ ਰ ਅਨ੍ਯ, ੨੦੭੫)

### ੯. ਤਿਲੂਡ

ਅ) ਵਾਚਨ

ਕ	ਖ	ਗ		ਡ
ਚ	ਛ	ਜ	ਭ	
ਟ	ਠ	ਡ		
ਤ				ਨ

प्	फ्	ब्		म्	
य्	र्	ल्	व्	स्	
ह्					
आ) स्वर					
अ	आ	इ	उ	ए	ओ

(स्रोत : राई र राई, २०७१)

## १०. शुलुड

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ड्	
च्	छ्	ज्	झ्	ठ्	
		(ड्)	(झ्)		
त्	थ्	द्	ধ্	ন्	
प्	ফ্	ব্	ভ্	ম্	
য্	র্	ল্	ও	স্	
হ্					

आ) स्वर

অ	আ	ই	ঁ	উ	এ	ঁো
---	---	---	---	---	---	----

(राई २०७५, पृ. ১-৯)

## ११. दुङ्गमाली

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্	
চ্	ছ্	জ্	ঝ্	ঠ্	
ট্	ঠ্	ড্	ছ্		
প্	ফ্	ব্	ভ্	ন্	
য্	র্	ল্	ও	ম্	
হ্				স্	

আ) स्वर

অ	আ	ই	ঁ	উ	এ	ঁো
---	---	---	---	---	---	----

(स्रोत : राई, २०७२)

## १२. दुसी

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্	
চ্	ছ্	জ্	ঝ্	ঠ্	
ত্	থ্	দ্	ধ্	ন্	
প্	ফ্	ব্	ভ্	ম্	
য্	র্	ল্	ও	স্	
হ্					

आ) स्वर

अ / अः

उ / उः

आ / आः इ / इः

ए / एः

i / i

ओ / ओः

(स्रोत : राई, २०१६)

### १३. नाल्हिरिडि

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ड्
च्	छ्	ज्	झ्	
ट्	ठ्	द्	ধ্	ন्
ত्	থ্	ব্	ভ্	ম্
প্	ফ্	ব্	ভ্	ম্
য্	র্	ল্	ব্	স্
হ্	ৰ			

आ) स्वर

अ / अः

उ / उः

आ / आः इ / इः

ए / एः

i

ओ / ओः

(स्रोत : राई, २०७५)

### १४. पुमा

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্
চ্	ছ্	জ্	ঝ্	
ট্	ঠ্	দ্	ঢ্	ন্
ত্	থ্	ব্	ধ্	ন্
প্	ফ্	ব্	ভ্	ম্
য্	ৰ্	ল্	ব্	স্
হ্	ৰ			

आ) स्वर

অ

আ

ই

উ

এ

ও

(स्रोत : राई र अन्य, सन् २००९)

### १५. ফাঙ্গুনিলি

অ) ব্যঞ্জন

ক্	খ্	গ্	ঘ্	ড্
চ্	ছ্	জ্	ঝ্	
ট্	ঠ্	দ্	ঢ্	ন্
ত্	থ্	ব্		ম্
প্	ফ্	ব্		ম্
য্	ৰ্	ল্	ব্	স্
হ্		অ্		

आ) स्वर

आ इ उ ए ओ

(स्रोत : राई र राई, २०७०)

### १६. बान्तावा

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ड्
च्	छ्	ज्	झ्	ڑ्
ट्	ठ्	ड्	ඩ্	
त्	थ्	ද্	ධ্	ନ୍
ਪ्	ଫ୍	ବ୍	ଭ୍	ମ୍
ଯ୍	ର୍	ଲ୍	ଵ୍	ସ୍
	ହ୍			

आ) स्वर

आ ड् इ उ अ ए ओ

(स्रोत : दुर्नेननबल, २००९, पृ. १७)

### १७. बायुड

अ) व्यञ्जन

କ୍	ଖ୍	ଗ୍	ଘ୍	ଡ୍
ଚ୍	ଛ୍	ଜ୍	ଝ୍	ଡି
ତ୍	ଥ୍	ଦ୍	ଧ୍	ନ୍
ପ୍	ଫ୍	ବ୍	ଭ୍	ମ୍
ଯ୍	ର୍	ଲ୍	ଵ୍	ସ୍
	ହ୍			

6  
आ) स्वर

अ आ इ ି उ ए ओ

(स्रोत : रापचा, सन् २००८)

### १८. बेल्हरे

अ) व्यञ्जन

କ୍	ଖ୍	(ଗ୍)	(ଘ୍)	ଡ୍
ଚ୍	ଛ୍	(ଜ୍)	(ଝ୍)	
ଟ୍	ଠ୍	ଡ୍	ଠ୍	
ପ୍	ଫ୍	ବ୍	(ଭ୍)	ମ୍
ଯ୍	ର୍	ଲ୍	ଵ୍	ସ୍
	ହ୍	?		

आ) स्वर

(अ) आ इ/ଇ उ/ଉ ଏ/ଏ ଓ

(स्रोत : बिकेल, सन् २००९, पृ. १७)

### १९. मेवाहाड

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ड्
च्	छ्	ज्	झ्	ঢ্
ত্	থ্	দ্	ধ্	ন্
প্	ফ্	ব্	ভ্	ম্
য্	র্	ল্	ল্হ	ৱ্
স্	হ্			

आ) स्वर

অ আ ই ি উ এ ও

(स्रोत : बन्जाडे र अन्य, सन् २००४)

### २०. लुझ्खिम

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ড্
চ্	ছ্	জ্	ঝ্	ঢ্
ত্	থ্	দ্	ধ্	ন্
প্	ফ্	ব্	(ভ্)	ম্
য্	র্	ল্	ৱ্	স্
হ্	ৱ্			

আ) स्वर

অ আ ই উ এ ও

(स्रोत : पोखरेल र राई, २०७६)

### २१. लोहरुड

अ) व्यञ्जन

ক্	খ্		ঢ্	
চ্	ছ্			
ট্	ঠ্	ঢ্		
ত্	থ্			
প্	ফ্	ব্		
য্	র্	ল্	ৱ্	স্
হ্	ৱ্			

আ) स्वर

অ আ ই উ এ এ ও

(स्रोत : पोखरेल, २०६९)

## २२. वाम्बुले

अ) व्यञ्जन

क्	ख्				ङ्
च्	छ्				
ट्	ठ्	ज्	भ्		
त्	थ्	द्	ध्		
प्	फ्	ब्	়	ন্	
য্	ৰ	ল্	ু	ম্	
হ্				স্	
?	b	d			

आ) स्वर

आ इ उ ए ओ

(स्रोत : ओपेनर्ट, सन् २००४, पृ. ७५)

## २३. याम्फू

अ) व्यञ्जन

ক্	খ্	(গ্)	(ঘ্)	ঙ্
চ্	ছ্	(জ্)	(ঝ্)	
ত্	থ্	(দ্)	(ধ্)	ন্
প্	ফ্	ব্	(ভ্)	ম্
য্	ৰ	ল্	ু	স্
হ্	?			

आ) स्वर

আ/আঃ ই/ইঃ উ/উঃ  
এ/এঃ আ/আঃ

(स्रोत : रूटजर्स, सन् १९९८)

## २४. साम्पाड

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ঙ্
চ্	ছ্	জ্	ঝ্	
ত্	থ্	দ্	ধ্	ন্
প্	ফ্	ব্	ভ্	ম্
য্	ৰ	ল্	ু	স্
হ্				

আ) स्वর

আ ই উ এ ও

(स्रोत : राई, २०७०)

## २५. लिम्बू

अ) व्यञ्जन

क्	ख्	ग्	घ्	ङ्
च्	छ्	ज्		
त्	थ्	द्	ধ্	ন्
প্	ফ্	ব্	ভ্	ম্
য্	র্	ল্	ব্	স্
হ্				

आ) स्वर

अ/अ:	आ/आ:	ই/ই:	উ/উ:
এ/এ:	এ. এ/এ.:	আ/আ:	

(स्रोत : काइला र अन्य, २०६७)

## २६. कौँहच-सुनुवार

अ) व्यञ्जन

ক্	খ্	গ্	ঘ্	ঙ্
চ্	ছ্	জ্	ঝ্	
ট্	ঠ্			
ত্	থ্	দ্	ধ্	ন্
প্	ফ্	ব্		ম্
য্	ৱ্	ল্	ব্	স্
শ	হ্			
ৰ				

আ) स्वर

অ	আ	ই	উ	এ	এ	আ
---	---	---	---	---	---	---

(সুলজী, সন् ১৯৯৫ র অন্য, রাপচা, সন् ২০০৯, পৃ. ১৫৭ মা উদ্ধৃত)

## ২৭. যাকখা

অ) व्यञ्जन

ক্	খ্		ঙ্
চ্	ছ্		
ত্	থ্		ন্
প্	ফ্		ম্
য্	য্	ৱ্	
ল্	ল্	ব্	
স্	হ্	ৰ	

আ) स्वর

আ	ই	উ	এ	আ
---	---	---	---	---

(स्रोत : পোখরেল, ২০৭৪)